

### योजना प्राथमिककरणका आधारहरू

स्थानीय स्वायत्त शासन ऐन, २०५५ को दफा १९५(५) बमोजिम वार्षिक योजना तर्जुमा गर्दा निम्न कुरालाई आधार लिईनेछ :

१. राष्ट्रिय योजना आयोग र सम्बन्धित मन्त्रालयबाट प्राप्त निर्देशनहरू ।
२. अन्तराष्ट्रिय, राष्ट्रिय लक्ष्य तथा नीतिका आधारमा तय गरिएका जिल्लास्तरीय नीति तथा लक्ष्यहरू ।
३. आवधिक योजनाले परिलक्षित गरेका समष्टिगत नीतिहरू ।
४. जिल्ला विकास आवधिक योजना र गरिवी नक्साङ्कन ।
५. गाँउ परिषद् र नगर परिषद्बाट प्राप्त योजनाहरू ।
६. स्थानीय जनताको आवश्यकता अनुरूप माग भइ वडा नागरिक मंचबाट प्राथमिककरणमा परेका र गाविस, इलाका हुँदै जिल्लामा आएका योजना तथा कार्यक्रमहरू ।

स्थानीय स्वायत्त शासन ऐन, २०५५ को दफा २०१ लाई मध्यनजर राखी देहायको आधारमा प्राथमिकीकरण गरी योजना छनौट गरिनेछ ।

- गरिवी न्युनिकरण, वातावरण संरक्षण तथा समावेशी विकासमा सहयोग पुर्याउने ।
- सर्वसाधारण जनतालाई तत्काल प्रत्यक्ष फाईदा हुने तथा रोजगार प्रवर्द्धन हुने कार्यक्रमहरू ।
- कृषि उत्पादन बृद्धि गर्न सघाउ पुग्ने कार्यक्रमहरू ।
- स्थानीय साधन, सीप र क्षमताको परिचालनबाट संचालन हुन सक्ने कार्यक्रमहरू ।
- कम लगानीबाट बढी जनसंख्या लाभान्वित हुने ।
- पिछडिएका तथा उत्पीडित जाति, आदिवासी, जनजाति तथा महिला तथा बालबालिकाको लागि आयमूलक तथा सीपमूलक कार्यक्रमहरू ।
- सामाजिक परिचालनको माध्यमबाट पहिचान गरिएका लक्षित तथा विपन्न समुहका मागहरू सम्बोधन हुने विषयहरू ।
- क्रमागत तथा अधुरा रहेका आयोजनाहरू तथा थोरै रकममा मर्मत सम्भार गरी पुनः संचालनमा ल्याउन सकिने आयोजनाहरू ।
- आवधिक जिल्ला विकास योजना तथा अन्य क्षेत्रगत गुरु योजना एवं रणनीतिहरूले निर्दिष्ट गरेका विषयहरू ।
- प्रतिष्पर्धात्मक तथा तुलनात्मक लाभका वस्तु तथा सेवाको उत्पादन तथा प्रवर्द्धन हुने कृषि, गैर कृषि र सेवा क्षेत्रका कार्यक्रम/आयोजनाहरू ।
- जिल्ला विकास समितिको आन्तरिक आय बृद्धि गर्ने कार्यक्रमहरू ।
- समान प्रकृतिका आयोजनाहरूमध्ये बढी जनसहभागिता एवं लागत सहभागिता जुटाउन सकिने आयोजनाहरू ।

  
जिल्ला विकास समिति

योजना छनौट र कार्यान्वयन गर्दा विगतमा देहायका कुरीहरूलाई मध्यनजर राखिने गरिएकोमा यस वर्ष पनि निरन्तरता दिईनेछ :

- इलाकास्तरबाट प्रत्यक्ष सरोकारवाला निकायहरूको संलग्नतामा प्राथमिकताक्रम बमोजिम पारित भई आएका योजनालाई जिल्ला परिषद्बाट स्वीकृत गरी तोकिएको विनियोजित रकम सम्बन्धित उपभोक्ता समितिबाट कार्यान्वयन गर्न प्राथमिकता दिइने ।
- इलाकास्तरीय गोष्ठीबाट प्राथमिकताक्रम बमोजिम छनौट गरिएको केन्द्रीयस्तरका योजनालाई जिल्ला परिषद्ले स्वीकृत गरी राष्ट्रिय योजना आयोग एवं विषयगत मन्त्रालय/निकायमा सिफारिस साथ पठाउने गरिएको ।
- योजना कार्यान्वयनमा स्थानीय जनताको सहभागिता सन्दर्भमा अधिकांश योजना उपभोक्ता समितिबाट हुने गरेको छ ।
- लक्षित वर्गको हकमा कार्यविधि निर्देशिकामा उल्लेख भए बमोजिम कूल पूजीगत बजेटको ३५% रकम विनियोजन हुने गरेको छ ।
- जिल्लाको विपद व्यवस्थापन योजना बनाउने तर्फ यथोचित ध्यान दिईने छ ।
- जि.वि.स./न.पा./गा.वि.स. ले हरेक सडकहरूमा विनियोजित रकमको कम्तीमा ६०% रकम संरचना निर्माण कार्यमा छुट्टाउने नीति अनुसरण गरिने छ ।
- प्रत्येक इलाकालाई इलाका भेलाबाटै योजना/कार्यान्वयन छनौट गरि रकम विनियोजन गर्न हाललाई प्रति इलाका रु. १०१- लाखका दरले बजेट सिलिङ्ग उपलब्ध गराइने छ ।
- महिला मात्र समावेश भई उपभोक्ता समिति गठन गरी संचालन हुने पूर्वाधारका विकास योजनालाई विशेष प्रोत्साहन गरिने छ ।
- जिल्ला अभिलेख तथा सूचना केन्द्रलाई स्तरीकरण गर्नुका साथै विषयगत कार्यालय र विकास साभेदारहरूका कार्यक्रमहरू जि.वि.स. को Web-portal मा Link गरि हेर्न सकिने व्यवस्था भिलाईने छ ।

  
बिष्णु शर्मा  
सहायक  
प्रशासकीय अधिकारी